



उन्नति बचत तथा ऋण सहकारी संस्था लि.

UNNATI SAVING & CREDIT CO-OPERATIVE LTD.

पोखरा, कास्की

मिति :

आवधिक/मुद्दती खाता खोल्ने निवेदन फाराम

यस संस्थाको सदस्य म/ हामी तपसिलमा उल्लेख गरिए बमोजिमको विवरण अनुसार संस्थाको आवधिक बचत खाता सञ्चालन सम्बन्धी शर्त पालना गर्दै निम्न बमोजिम हुने गरी आवधिक / मुद्दती बचत खाता खोल्दिनुहुन अनुरोध गर्दछु/गर्दछौ ।

तपसिल :-

रकम रु.	अक्षरूपी				
अवधि :	व्याज दर :				
व्याज भुक्तानीको तरिका :	मासिक	त्रैमासिक	अर्धवार्षिक	वार्षिक	एकमुष्ट
आवधिक/मुद्दती खाता खोल्दा डेबिट हुने खाता नं.					
पाकेको व्याज अवधि समाप्त भएपछि रकम जम्मा हुने खाता नं.					

निवेदक	
नाम	
सदस्यता न	
ठेगाना	
दस्तखत	

शर्त तथा सुविधाहरू :

१. तोकिएको मिति अगावै आवधिक बचत रकम फिर्ता हुने छैन।
२. आवधिक बचत राखिएको रकमको ९० प्रतिशत सापटी प्राप्त गर्न सकिने छ।
३. विशेष कारणवश आवधिक बचत रकम फिर्ता गर्नुपर्ने भएमा तोकिएको व्याजदर दिन संस्था बाध्य हुने छैन।

खाता सञ्चालन सम्बन्धी नियमहरू :

- १) त्यस संस्थामा खाता सञ्चालन गरेपछि निक्षेपकर्ताको हैसियतले त्यस संस्थाको हाल भैरहेको र पछि बन्ने नियम पालना गर्न मञ्जुर छु छौ ।
 - २) मेरो हाम्रो ठेगाना परिवर्तन भए सो को सूचना संस्थालाई दिने दायित्व मेरो हाम्रो हुनेछ ।
 - ३) संस्थाबाट दिईने पासबुक स्टेटमेन्टमा दिइएका इन्ट्री भिडान गर्ने कर्तव्य मेरो हाम्रो हुनेछ । त्यसमा दिइएको हिसाव उचित नलागेमा संस्थालाई सूचित गर्ने छु छौं । संस्थाले समयमै सूचना नपाएमा पासबुक/ स्टेटमेन्ट अनुसारको मौज्दात सही छ भनि संस्थाले ठानेमा फरक पर्नेछैन ।
 - ४) संस्थाको तर्फबाट दिईने नगद, भर्पाइ रसिद, मुद्रती कार्ड आदि संस्थाको मान्यता प्राप्त अधिकृतको दस्तखत भएमा मात्र मान्य हुनेछ ।
 - ५) संस्थाको कारोवारको शिलशिलामा बुझाउन बाँकी रकम नबुझाएको खण्डमा उक्त रकम संस्थाले सम्बन्धित खाताबाट कट्टा गर्न सक्नेछ ।
 - ६) संस्थाले असुल गर्नुपर्ने रकम जस्तै ऋणको साँवा, ब्याज, कमिशन, व्यवस्थापन शुल्क, धितो मूल्यांकन शुल्क आदी विना सूचना सदस्यको खाताबाट असुल गर्ने अधिकार सहकारी संस्थासंग सुरक्षित रहनेछ ।
 - ७) समय समयमा सहकारी संस्थाले परिवर्तन गरेको व्याजदर मलाई हामीलाई मान्य हुनेछ र सोको जानकारी दिन संस्था बाध्य हुने छैन ।
 - ८) मैले हामीले खिचेको भुक्तानी पुर्जा र मैले हामीले जम्मा गरेको रसिदबाट मेरो/ हाम्रो खाता डेबिट / क्रेडिट गर्नुहोला । यसो गर्दा उक्त रकम प्रति म हामी जिम्मेवार हुने छु छौ ।
 - ९) मेरो/ हाम्रो पूर्वसूचना तथा आदेश अनुसार भए गरेका काम मलाई / हामीलाई मान्य हुनेछ ।
 - १०) मेरो निधन पश्चात् ईच्छाएको व्यक्तिको विषयमा अन्य हकवालाहरूको निवेदन पर्न गएमा संस्थाले सूचना जारी गरि ईच्छाएको व्यक्ति जो लेखिएता पनि कानून अनुसार हुने कुरामा मलाई हामीलाई जानकारी छ ।
 - ११) समय अगावै खाता बन्द गर्न संस्थाले स्वीकृती दिएमा मात्र बन्द गर्न पाईनेछ र खाता बन्द गर्दा संस्थाले नियमानुसार हर्जना कट्टी गर्नेछ भन्ने मैले/हामीले बुझेका छौं ।
 - १२) मेरो हाम्रो यस संस्थामा रहेको खाता दुई वर्ष सम्म चालु नगरेमा भुक्तानी दिनुपर्ने हिसाबमा रकमान्तर गरिनेछ । त्यसरी राखिएको रकममा संस्थाले ब्याज दिने छैन भन्ने बारेमा मेरो/ हाम्रो मञ्जुरी छ ।
 - १३) सम्मानित अदालत, राजश्व कार्यालय, नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग र सहकारी कार्यालयबाट मेरो खाताको विवरण माग भएमा उपलब्ध गराइदिनेमा मेरो हाम्रो मञ्जुरी छ ।
 - १४) संस्थाले कारोवारको शिलशिलामा मेरो/ हाम्रो खातामा भुलबस कुनै कारोवार गरेमा सो मिलान गर्न सक्नेछ ।
 - १५) खाता सञ्चालन अवधि समाप्त भएपछि साँवा, ब्याज समेत बचत खातामा रकमान्तर गरिनेछ र रकम भुक्तानिका लागि उक्त बचत खाताको नगद भुक्तानी पुर्जा बाट मात्र गरिनेछ ।
- माथि उल्लेखित शर्तहरू परिवर्तन गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ र माथि उल्लेखित शर्तहरू पढी, बुझी शर्तहरू मान्न मञ्जुर छु/छौं ।

निवेदकको दस्तखत

रुज गर्ने

स्वीकृत गर्न